

नेपाल सरकार
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सिंहदरवार, काठमाडौं ।

पुराना जिन्सी मालसामान लिलाम विक्रीका लागि शिलबन्दी बोलपत्र आहवानको सूचना
(प्रथमपटक सूचना प्रकाशित मिति २०७६/०३/१०)

यस मन्त्रालयको जिन्सी मौज्जातमा रहेको पुराना तपसिल बमोजिमका मालसामान जे जस्तो अवस्थामा छन् सोही अवस्थामा गोव्य शिलबन्दी बोलपत्रद्वारा लिलाम विक्री गरिने भएकोले खरिद गर्न इच्छुक व्यक्ति वा फर्मले निम्नानुसारको शर्तको अधीनमा रही बोलपत्र दाखिला गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

विवरण तथा शर्तहरू

१. त्रिफकेश, बुक च्याक, अफिस टेबल, मेच, काठको दराज, सोफा सेट, कम्प्यूटर ए.सी. मेसिन, टेलिफोनसेट, प्रिन्टर विविध सामानहरू ।
२. न्यूनतम लिलामी मूल्य रु.१,७७,७१७।- (मु.अ.कर वाहेक) कायम भएको ।
३. सूचना प्रकाशित भएको मितिले २१ दिनको कार्यालय समयभित्र रु.१०००।- तिरी यस मन्त्रालयबाट बोलपत्र फाराम खरिद गर्न सकिने छ । २२औं दिन दिनको १२:०० बजेसम्म बोलपत्र दर्त गर्न सकिने र सोही दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा यस मन्त्रालयमा बोलपत्र खोलिने छ तर निजहरू उपस्थित नभए पनि बोलपत्र खोल्ने कार्य रोकिने छैन ।
४. बोलपत्रसाथ कबूल गरेको अंकको १० प्रतिशतले हुने रकम बाणिज्य बैंकको घटीमा २ महिना अवधि भएको बैंक जमानत वा कोष तथा लेखा नियन्त्रक कार्यालय, सिंहदरवार भुक्तानी केन्द्र नं. ४ को एभरेष्ट बैंक लि., सिंहदरवार शाखामा रहेको (कार्यालय कोड नं.२७-३११-०४) धरौटी खाता नं. १३५००१ मा जम्मा गरेको सकल बैंक भौचर र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न हुनु पर्नेछ ।
५. सामान हेर्ने चाहेमा यस कार्यालयको जिन्सी शाखामा कार्यालय समयभित्र सम्पर्क राखी हेर्न सकिनेछ । सामानको विवरण बोलपत्र फाराममा समावेश छ ।
६. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
७. लिलाम सम्बन्धी बोलपत्र स्वीकृत भएको ७ दिनभित्र कबूल रकम कार्यालय कोड नं. २७-३११-०४, खाता नं. ५२०१२६५ राजस्व शीर्षक नं. १४२१२ मा दाखिला गरी सामान उठाई लैजानुपर्ने छ । अन्यथा बोलपत्र रद्द गरी धरौटी जफत गरिनेछ ।
८. बोलपत्र खरिद गर्ने तथा दाखिला गर्ने र खोलिने दिन बिदा पर्न गएमा सोको लगत्तै कार्यालय खोलेको दिनहरू क्रमशः दाखिला गर्ने अन्तिम दिन तथा खोलिने दिन कायम हुनेछ ।
९. अन्य कुरा प्रचलित कानून बमोजिम हुनेछ ।